




खार्पूनाथ गाउँपालिको विनियोजन ऐन २०८२



खार्पूनाथ गाउँपालिका
याङ्चुबजार, हुम्ला

Karnan
कर्ण बहादुर रावल
अध्यक्ष



खार्पूनाथ गाउँपालिको विनियोजन ऐन २०८२

खार्पूनाथ गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यहरुको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

सभाबाट स्वीकृत मिति: २०८२।०३।१०

प्रस्तावना:

खार्पूनाथ गाउँपालिकाको आर्थिक वर्ष २०८२।०८३ को सेवा र कार्यहरुको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम खार्पूनाथ गाउँपालिकाको गाउँसभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “ खार्पूनाथ गाउँपालिकाको विनियोजन ऐन, २०८२” रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. आर्थिक वर्ष २०८२/०८३ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार:

(१) आर्थिक वर्ष २०८२/०८३ को निमित्त गाउँ कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरुका निमित्त अनुसूची- १ मा उल्लिखित चालू खर्च, पूँजिगत खर्च र बित्तिय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु. ४७,६५,००,४९९।०० (अक्षेरूपी सट्टचालीस करोड पैसट्टि लाख चास सए उनान्सौँ रुपैया मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।


कर्ण बहादुर रावल
अध्यक्ष



३. विनियोजन: (१) यस ऐनद्वारा सञ्चि चतछतत कोषबाट खर्च गर्ने अधिकार दिइएको रकम आर्थिक वर्ष २०८२/०८३ को निमित्त खार्पूनाथ गाउँकार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँ/नगर कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजिगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।

तर चालु तथा पूँजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न परेमा गाउँ/नगर सभाको स्वीकृति लिनु पर्नेछ ।

Yagya
कर्ण बहादुर रावल
अध्यक्ष

अनुसूची-१

(दफा २ सँग सम्बन्धित)

नेपालको संविधानको धारा २२९ (२) बमोजिम
संञ्चित कोषबाट विनियोजन हुने रकम

अनुदानहरु	संघिय बजेट	प्रदेश बजेट	स्थानीय तह	जम्मा
वित्तिय समानिकरण अनुदान	८४,६००,०००	८,५५५,०००	०	९३,१५५,०००
सशर्त अनुदान चालु तर्फ	१४५,४००,०००	२,२०७,०००	०	१४७,६०७,०००
सशर्त अनुदान पुजीगत तर्फ	९५,७००,०००	१३,०००,०००	०	१०८,७००,०००
विशेष अनुदान चालु तर्फ	०	४,९००,०००	०	४,९००,०००
विशेष अनुदान पुजीगत तर्फ	६,८००,०००	०	०	६,८००,०००
संघिय समपुरक अनुदान पुजीगत तर्फ	६,६००,०००	१४,३००,०००	०	२०,९००,०००
राजस्व बाँडफाडँ अनुदान	९१,१४८,६२०	१,१८९,८७९	०	९२,३३८,४९९
आन्तरिक राजस्व आय अनुमान	०	०	२,१००,०००	२,१००,०००
जम्मा अनुदान	४३०,२४८,६२०	४४,१५१,८७९	१,५००,०००	४७६,५००,४९९

K. P. Sharma
कर्ण बहादुर रावल
अध्यक्ष



Yogesh
कर्ण बहादुर रावल
अध्यक्ष